

# Ecc

## Chapter 2

Nepali Interlinear

Reference: Nepali ERV

גַּם- וְהָיָה בְּטוֹב וְרָאָה בְּשִׂמְחָה אֲנִסְכָּה נָא לְכֹה- בְּלִבִּי אָנֹכִי אֲמַרְתִּי 1  
पनि- र-हेर रमाइलो र-अनुभव-गर आनन्दले तिमीलाई-जाँच्छु अब आउ- मेरो-मनमा मैले भनें  
[H1571](#) [H2009](#) [H7200](#) [H8057](#) [H5254](#) [H4994](#) [H3212](#) [H0589](#) [H0559](#)

הוּא הַבַּל:  
त्यो व्यर्थ  
[H1892](#) [H1931](#)

मैले आफैले विचार गरेँ, “म खुशी हुने चेष्टा गर्छु अनि आनन्द लिन्छु।” तर मैले बुझें, यो पनि व्यर्थ रहेछ।

לְשָׂחֹק אֲמַרְתִּי מְהוֹלָל וּלְשִׂמְחָה מָה- הָ עֲשָׂה: 2  
हाँसोबारै भनें बौलाहापन र-आनन्दबारे के- यसले गर्छ  
[H0559](#) [H7814](#) [H2090](#) [H4100](#) [H8057](#)

हर समय हाँसै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन।

תַּרְתִּי בְּלִבִּי לְמִשְׁוֵן בֵּינִי אֶת- בְּשָׂרִי וּלְבָבִי נִהַג בְּחִכְמָה וּלְאַחֲזוֹ בְּסִכְלוֹת 3  
खोजें मेरो-मनमा तन्न दाखरसले मेरो- शरीरलाई र-मेरो-मनले डो-याउँदै बुद्धिमा र-समाल् मूर्खता  
[H8446](#) [H4900](#) [H3196](#) [H0853](#) [H1320](#) [H2451](#) [H0270](#)

תַּחַת עַד אֲשֶׁר- אֲרָאָה אֵי- יָהּ טוֹב לְבִנְיָ הָאָדָם אֲשֶׁר יַעֲשֶׂוּ תַחַת 4  
मुनि जबसम्म जुन- देख्छु कुन- यो असल मानिसका-सन्तानहरूलाई मानवजातिलाई जुन गर्छन् मुनि  
[H8478](#) [H5704](#) [H7200](#) [H0335](#) [H2088](#) [H0120](#)

חַיִּים: הַשָּׁמַיִם מִסְפָּר יָמֵי חַיִּיהֶם: 5  
तिनीहरूको-जीवनका दिनहरू गन्ती-भरि आकाशको  
[H3117](#) [H4557](#) [H8064](#)

तब मैले निश्चय गरेँ म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किन कि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थेँ, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोज्नु।

הַנְּדָלְתִּי מִעֵשִׂי בְּנִיתִי לִי בָתִּים נִטְעַתִּי לִי כְרָמִים: 6  
ठूला-बनाएँ मेरा-कामहरू बनाएँ मेरा-लागि मेरा-लागि मेरा-लागि दाखबारीहरू  
[H1431](#) [H4639](#) [H1129](#) [H5193](#) [H3754](#)

अनि मैले ठूला-ठूला काम गर्न शुरू गरेँ। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैँचा लगाएँ।

עֲשִׂיתִי לִי גִּנּוֹת וּפְרִדְסִים וְנִטְעַתִּי עֵץ כָּל- פְּרִי: 7  
बनाएँ मेरा-लागि बगैँचाहरू र-उपवनहरू र-रोपेँ तिनमा सबै-किसिमका- फलका रूख  
[H1593](#) [H6508](#) [H5193](#) [H6086](#) [H3605](#) [H6529](#)

मैले फूलबारी र बगैँचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपें।

עֲשִׂיתִי לִי בְּרִכּוֹת מַיִם לְהַשְׁקוֹת זֶרַח צֹמְחָה עֲצִים: 8  
बनाएँ मेरा-लागि पोखरीहरू पानीका सिँचलाई जङ्गल हुर्कने रूखहरूको  
[H1295](#) [H4325](#) [H8248](#) [H1992](#) [H6779](#) [H6086](#)

मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बडन लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ।

7 קָנִיתִי עֲבָדִים וּשְׁפָחוֹת וּבְנֵי-בֵית הָיָה לִי נָם מִקְנָה בְּקָר וְצֹאן תְּרִבָּה  
 किनें दासहरू र-दासीहरू र-सन्तानहरू- घरका थिए मलाई पनि पनि पशुहरू गाईगोरु र-भेडा र-भेडा धेरै  
 H1961 H8198 H5650 H7069 H1241 H4735 H1571 H6629

הָיָה לִי מִכָּל שְׁהוּוּ לְפָנַי בִּירוּשָׁלַם  
 थिए मलाई सबैभन्दा-बढी जो-थिए मभन्दा-अघि यरूशलेममा  
 H1961 H3605 H1961 H6440 H3389

मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई-गोरु र भेडा बाखाहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।

8 כְּנַסְתִּי לִי גַם-כֶּסֶף וְזָהָב וּסְגָלַת מַלְכִים וְהַמְדִינֹת עֲשִׂיתִי לִי שָׂרִים  
 जम्मा-गरें मेरा-लागि पनि-चाँदी र-सुन र-सम्पत्ति राजाहरू र-प्रदेशहरूको बनाएँ मेरा-लागि गायकहरू  
 H3664 H1571 H3701 H2091 H5459 H4428 H4082 H7891

וְשָׂרוֹת וְתַעֲנוּגוֹת בְּנֵי הָאָדָם שָׂדֵה וּשְׂדוֹת  
 र-गायिकाहरू र-सुखविलासहरू मानिसका-सन्तानहरूका मानवजातिका सिन्दुक सिन्दुकहरू  
 H7891 H8588 H0120 H7705 H7705 H7705

मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। म सित थुप्रै नाच्ने-गाउने स्त्री-पुरूषहरू थिए।

9 וְנָדַלְתִּי וְהוֹסַפְתִּי מִכָּל שְׁהוּוּוּ לְפָנַי בִּירוּשָׁלַם אֶף חֲכָמָתִי עֲמֹדָה לִי  
 र-ठूलो-भएँ र-बढेँ सबैभन्दा-बढी जो-थिए मभन्दा-अघि यरूशलेममा अझ मेरो-बुद्धि मेरो-लागि मसँग  
 H1431 H3254 H3605 H1961 H6440 H3389 H0637 H2451 H5975

म सित चाहिएका जति सबै कुरा थिए। म खुब धनी र महान भएँ। म भन्दा अघि यरूशलेममा जो रहन्थे ती भन्दा पनि महान थिएँ। मेरो बुद्धिले सधैं मेरो सहायता गर्ने गर्दथ्यो।

10 וְכָל-אֲשֶׁר שָׂאָלוּ עֵינַי לֹא-אֶצְלָתִי מֵהֵם לֹא-מִנְעָתִי אֶת-לְבִי מִכָּל-אֲשֶׁר  
 र-सबै जो माग्यो मेरा-आँखाले मेरा-आँखाले मेरा-आँखाले तिनबाट रोकिनँ-रोकिनँ रोकिनँ-रोकिनँ रोकिनँ मेरो-मनलाई कुनै-मनलाई  
 H3605 H7592 H3808 H3808 H0680 H1992 H3808 H4513 H0853 H3605

שְׂמֹחַ מִכָּל-עֲמָלִי וְזָה-הָיָה חֶלְקִי מִכָּל-עֲמָלִי  
 आनन्दित-थियो सबै-परिश्रमबाट र-यो-थियो मेरो-भाग मेरो-भाग  
 H8056 H3605 H5999 H2088 H1961 H3605 H5999

मेरा आखाँले जे देख्थे र चाहन्थे तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थे, मेरो मन सधैं त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।

11 וּפְנִיתִי מְעֵשִׂי מְעֵשִׂי יָדַי וּבְעֵמָל וּשְׂעִמְלָתִי לְעֵשׂוֹת וְהָיָה הַכָּל  
 र-फर्केँ म कामहरूतिर जो-गरे मेरा-हातले मेरा-हातले र-परिश्रममा जो-गरें मेरो-लागि र-हेर सब-कुरा  
 H6437 H0589 H3605 H4639 H3027 H5999 H5998 H2009 H3605

הַבָּל וְרַעוֹת רִיחַ וְאִין יִתְרוֹן תַּחַת הַשָּׁמֶשׁ  
 व्यर्थ र-हावा-खेदने हावा र-छैन लाभ मुनि सूर्यको  
 H1892 H7469 H7307 H0369 H3504 H8478 H8121

मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।

12 וּפְנִיתִי מְעֵשִׂי לְרֵאוֹת חֲכָמָה וְהוֹלָלוֹת וְסִבְלוֹת וְכִי-מָה הָאָדָם שִׁבּוּא אַחֲרַי  
 र-फर्केँ म हेर्न बुद्धि र-मूर्खता र-बौलाहापन किनभने के मानिसले जो-आउँछ पछि  
 H6437 H0589 H7200 H2451 H1947 H4100 H0120 H0935

הַמֶּלֶךְ אֶת-אֲשֶׁר-כָּבַר עֲשׂוּהָ:  
 राजाको त्यो जो-पहिले-नै गरिसकेका-छन्  
 H4428 H0853 H3528

मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरें, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ।

13	וְרֵאִיתִי	אָנִי	שֵׁשׁ	יִתְרוֹן	לְחַכְמָה	מִן-	הַסְּבִלוֹת	כִּי־תֵרוֹן	הָאוֹר	מִן-	הַחֲשָׁה:
	र-देखे	मैले	कि-छ	लाभ	बुद्धिलाई	भन्दा-	मूर्खताभन्दा	जस्तो-लाभ	उज्यालीलाई	भन्दा-	अन्धकारभन्दा
	<a href="#">H7200</a>	<a href="#">H0589</a>	<a href="#">H3426</a>	<a href="#">H3504</a>	<a href="#">H2451</a>		<a href="#">H3504</a>	<a href="#">H3504</a>	<a href="#">H0216</a>		<a href="#">H2822</a>

मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो।

14	הַחֲכָם	עֵינָיו	בְּרֵאשׁוֹ	וְהַכְּסִיל	בְּתוֹשָׁה	הוֹלֵךְ	וְיַדְעָתִי	גַּם-	אֲחֵר
	बुद्धिमानिको	आँखा	शिरमा-छ	र-मूर्ख	अन्धकारमा	हिँड्छ	र-जानें	पनि-	एउटै
	<a href="#">H2450</a>			<a href="#">H3684</a>	<a href="#">H2822</a>	<a href="#">H1980</a>	<a href="#">H3045</a>	<a href="#">H1571</a>	<a href="#">H4745</a>

יְקָרָה אֶת-כָּלֵם:  
सबैलाई तिनीहरू-पछि  
[H3605](#) [H0853](#)

यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अर्ध्याँरामा हिँड्ने मानिस जस्तै हो। मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्।

15	וְאִמְרָתִי	אָנִי	בְּלִבִּי	כַּמְקָרָה	הַכְּסִיל	גַּם-	אָנִי	יְקָרְנִי	וְלִמָּה	חַכְמָתִי	אָנִי
	र-भनें	मैले	मेरो-मनमा	जस्तो-भाग्य	मूर्खको	पनि-	म	पछि-मलाई	र-किन	बुद्धिमान-भएँ	म
	<a href="#">H0559</a>	<a href="#">H0589</a>		<a href="#">H4745</a>	<a href="#">H3684</a>	<a href="#">H1571</a>	<a href="#">H0589</a>	<a href="#">H3684</a>	<a href="#">H4100</a>	<a href="#">H2449</a>	<a href="#">H0589</a>

אֶז יוֹתֵר וְדַבָּרְתִּי בְּלִבִּי שָׁנָם-וְהָיָה וְהָבֵל:  
बढी र-भनें मेरो-मनमा मूर्खसँगै  
[H3148](#) [H1696](#) [H1571](#) [H2088](#) [H1892](#)

मैले आफ्नो मनमा सोचेँ, “कुनै मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँछ भने यति बुद्धिमान बन्नाको लागि यति कठिन परिश्रम मैले किन गरें?” मैले आफैलाई भनें, “बुद्धिमान बन्नु पनि बेकार रहेछ।”

16	כִּי	אֵין	זְכוּרוֹן	לְחַכְמָה	עִם-	הַכְּסִיל	לְעוֹלָם	בְּשִׂכְבְּךָ	הַיָּמִים	הַבָּאִים	הַכֹּל
	किनभने	छैन	सम्झना	बुद्धिमानको	सँगै-	मूर्खको	सदासर्वदा	किनकि-पहिले-नै	दिनहरू	आउनेमा	सब-कुरा
		<a href="#">H0369</a>	<a href="#">H2146</a>	<a href="#">H2450</a>		<a href="#">H3684</a>	<a href="#">H5769</a>	<a href="#">H3528</a>	<a href="#">H3117</a>	<a href="#">H0935</a>	<a href="#">H3605</a>

וְשִׂכְחָה וְאֵין יָמֹת הַחֲכָם עִם-הַכְּסִיל:  
बिसिन्छ र-कसरी मर्छ बुद्धिमान सँगै-मूर्खसँगै  
[H7911](#) [H4191](#) [H2450](#) [H3684](#)

बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सँधै न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्लछन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।

17	וְשָׂנְאָתִי	אֶת-	תְּחִיִּים	כִּי	רָע	עָלַי	הַמַּעֲשֵׂה	שִׁנְעֵשָׂה	תָּחַת	הַשֶּׁשׁ	כִּי-
	र-घृणा-गरें	मैले-	जीवनलाई	किनभने	दुखदायी	ममाथि	कामहरू	जो-गरिन्छन्	मुनि	सूर्यको	किनकि-
	<a href="#">H8130</a>	<a href="#">H0853</a>					<a href="#">H4639</a>	<a href="#">H8478</a>		<a href="#">H8121</a>	

הַכֹּל הַבֵּל וְרַעוּת רָחוּ:  
सब-कुरा र-हावा-खेदने हावा  
[H3605](#) [H1892](#) [H7469](#) [H7307](#)

यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।

18	וְשָׂנְאָתִי	אָנִי	אֶת-	כָּל-	עֲמָלִי	שְׂאֵנִי	עָמְלִי	תָּחַת	הַשֶּׁשׁ	שִׂנְיָנִי	לְאָדָם
	र-घृणा-गरें	मैले	मेरो-	सबै-	परिश्रमलाई	जुन-म	गर्छु	मुनि	सूर्यको	जुन-छोड्नुपर्छ	मानिसलाई
	<a href="#">H8130</a>	<a href="#">H0589</a>	<a href="#">H0853</a>	<a href="#">H3605</a>	<a href="#">H5999</a>	<a href="#">H0589</a>		<a href="#">H8478</a>	<a href="#">H8121</a>	<a href="#">H3240</a>	<a href="#">H0120</a>

שִׂיְהִי אַחֲרָי:  
जो-हुनेछ मपछि  
[H1961](#)

मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँचेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन।

שְׁעֵמֶלְתִּי	עֲמָלִי	בְּכָל-	וַיִּשְׁלַט	סֹכֵל	אוֹ	יְהִיָּה	הַחֲכָם	יֹדֵעַ	וּמִי	19
जो-गरे	परिश्रममाथि	सबै-	र-अधिकार-गर्छ	मूर्ख	वा	हुनेछ	बुद्धिमान	थाहा-छ	र-कसलाई	
<a href="#">H5998</a>	<a href="#">H5999</a>	<a href="#">H3605</a>	<a href="#">H7980</a>	<a href="#">H5530</a>		<a href="#">H1961</a>	<a href="#">H2450</a>	<a href="#">H3045</a>	<a href="#">H4310</a>	

וְהָ	הַבָּל:	גַּם-	הַשֶּׁמֶשׁ	תַּחַת	וַיִּשְׁחַמְּתִי
यो	व्यर्थ	यो-पनि-	सूर्यको	मुनि	र-बुद्धिमान-भएँ
<a href="#">H2088</a>	<a href="#">H1892</a>	<a href="#">H1571</a>	<a href="#">H8121</a>	<a href="#">H8478</a>	<a href="#">H2449</a>

जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरेँ ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्।

וּסְבוֹתַי	אָנִי	לִיאֵשׁ	אֶת-	לְבִי	עַל	כָּל-	הָעֲמָלִי	שְׁעֵמֶלְתִּי	תַּחַת	הַשֶּׁמֶשׁ:	20
र-फर्के	म	निराश-हुन	मेरो-	मनलाई	बारेमा	सबै-	परिश्रम	जो-गरेँ	मुनि	सूर्यको	
<a href="#">H5437</a>	<a href="#">H0589</a>	<a href="#">H2976</a>	<a href="#">H0853</a>		<a href="#">H3605</a>	<a href="#">H5999</a>	<a href="#">H5999</a>	<a href="#">H5998</a>	<a href="#">H8478</a>	<a href="#">H8121</a>	

यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुखीत भएँ।

כִּי-	יֵשׁ	אָדָם	שְׁעֵמֶלְו	בְּחַכְמָה	וּבְדַעַת	וּבְכִשְׁרוֹן	וּלְאָדָם	שָׁלָא	עָמַל-	21
किनभने-	छ	मानिस	जसको-परिश्रम	बुद्धिमा	र-ज्ञानमा	र-सीपमा	र-मानिसलाई	जसले-	गरेको-छैन-	
	<a href="#">H3426</a>	<a href="#">H0120</a>	<a href="#">H5999</a>	<a href="#">H2451</a>	<a href="#">H1847</a>	<a href="#">H3788</a>	<a href="#">H0120</a>	<a href="#">H3808</a>	<a href="#">H5998</a>	

בּוֹ	יִתְנַנְּנוּ	הַלֵּקוֹ	גַּם-	וְהָ	הַבָּל:	וְרַעָה	רַבָּה:
त्यसमा	दिनुपर्छ	आफ्नो-भाग	यो-पनि-	यो	व्यर्थ	र-खराबी	ठूलो
<a href="#">H5414</a>			<a href="#">H1571</a>	<a href="#">H2088</a>	<a href="#">H1892</a>		

एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्याईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्केले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन।

כִּי	מָה-	הִנֵּה	לְאָדָם	בְּכָל-	עֲמָלִי	וּבְרַעְיוֹן	לְבוֹ	שְׁהוּא	עָמַל	תַּחַת	22
किनभने	के-	हुन्छ	मानिसलाई	सबै-	परिश्रममा	र-मनको-चिन्तामा	उसको-मनको	जुन-उ	गर्छ	मुनि	
	<a href="#">H4100</a>		<a href="#">H0120</a>	<a href="#">H3605</a>	<a href="#">H5999</a>	<a href="#">H7475</a>		<a href="#">H1931</a>	<a href="#">H8478</a>		

הַשֶּׁמֶשׁ:  
सूर्यको  
[H8121](#)

आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ?

כִּי	כָּל-	יָמָיו	מִכְאָבִים	וְכַעַס	עֲנָנָו	גַּם-	בְּלִילָה	לֹא-	שָׁכַב	23
किनभने	सबै-	दिनहरू-उसका	पीडाका	र-रिसका	उसको-काम	पनि-	रातमा	विश्राम-गर्दैन-	विश्राम-गर्दैन	
	<a href="#">H3605</a>	<a href="#">H3117</a>	<a href="#">H4341</a>		<a href="#">H6045</a>	<a href="#">H1571</a>	<a href="#">H3915</a>	<a href="#">H3808</a>	<a href="#">H7901</a>	

לְבוֹ	גַּם-	וְהָ	הַבָּל	הוּא:
उसको-मन	यो-पनि-	यो	व्यर्थ	हो
	<a href="#">H1571</a>	<a href="#">H2088</a>	<a href="#">H1892</a>	<a href="#">H1931</a>

सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्। 24-25 जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरू होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझें कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्।

אֵין-	טוֹב	בְּאָדָם	שְׂאֵבֵל	וְשָׂתָה	וְהָרָאָה	אֶת-	נִפְשׁוֹ	טוֹב	בְּעֲמָלִו	גַּם-	24
छैन-	असल	मानिसमा	भन्दा-खान	र-पिउन	र-देखाउन	आफ्नो-	प्राणलाई	असल	परिश्रममा	यो-पनि-	
<a href="#">H0369</a>		<a href="#">H0120</a>	<a href="#">H0398</a>	<a href="#">H8354</a>	<a href="#">H7200</a>	<a href="#">H0853</a>	<a href="#">H5315</a>		<a href="#">H5999</a>	<a href="#">H1571</a>	

וְהָ	רְאִיתִי	אָנִי	כִּי	מִדָּ	הָאֱלֹהִים	הָיָא:
यो	देखें	मैले	कि	हातबाट	परमेश्वरको	हो
<a href="#">H2090</a>	<a href="#">H7200</a>	<a href="#">H0589</a>	<a href="#">H3027</a>		<a href="#">H0430</a>	<a href="#">H1931</a>

25  
 מְמוֹנֵי : קוֹץ יְהוֹשׁ וְמוֹ יֵאָכֵל מִי כִי  
 उहाँबाट बाहिर रमाउनेछ र-को खानेछ को किनभने  
[H2351](#) [H4310](#) [H0398](#) [H4310](#)

26  
 עֲנִין נָתַן וְלַחֹטֵאִ וְשִׂמְחָה וְרַעַת חֲכָמָה נָתַן לְפָנָיו שְׁטוּב לְאָדָם כִּי  
 काम दिनुभयो र-पापीलाई र-आनन्द र-ज्ञान बुद्धि दिनुभयो उहाँको-दृष्टिमा जो-असल-छ मानिसलाई किनभने  
[H6045](#) [H5414](#) [H2398](#) [H8057](#) [H1847](#) [H2451](#) [H5414](#) [H6440](#) [H0120](#)  
 רַחֵם רַעוּת הַבַּל יָהּ נָם- הָאֱלֹהִים לְפָנָי לְטוֹב לְיָתֵד וְלִכְנוֹס לְאִסּוּף  
 हावा र-हावा-खेदने व्यर्थ यो यो-पनि- परमेश्वरको अगाडि असललाई दिन र-थुपार्न जम्मा-गर्न  
[H7307](#) [H7469](#) [H1892](#) [H2088](#) [H1571](#) [H0430](#) [H6440](#) [H5414](#) [H3664](#) [H0622](#)

यदि कसैले परमेश्वरलाई प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन्, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।